



GHORAHİ
CEMENT

Ghorahi Cement Industry Limited

Ghorahi -4, Gogli, Dang-Nepal

Head Office: Thapathali-11, Kathmandu

Tel.: 01-5111147, Email: enquiry@ghorahicement.com

Website www.ghorahicement.com.np

Unaudited Standalone Statement of Financial Position

As on Ashwin 31, 2082 (Oct 17, 2025)

Particulars	As on Ashwin 31, 2082 (Oct 17, 2025)	As on Ashwin 30, 2081 (Oct 16, 2024)
ASSETS		
Non Current Assets:		
Property, Plant and Equipment	18,207,025,048	18,865,199,328
Intangible Assets	79,651,863	82,690,369
Right of Use Asset	-	1,568,847
Investment in subsidiary and associate	165,034,800	165,034,800
Current Assets:		
Inventories	1,873,536,007	2,090,050,856
Trade Receivables	1,419,486,534	1,713,549,284
Contract Assets	5,466,428	6,758,849
Cash and Cash Equivalents	105,763,011	28,627,952
Other Financial Assets	90,536,369	81,943,868
Prepayments	38,135,315	42,221,899
Other Current Assets	336,190,475	221,392,437
Current Tax Asset	6,907,289	6,892,142
Total Assets	22,327,733,139	23,305,930,631
EQUITY AND LIABILITIES		
Equity:		
Equity Share Capital	4,567,685,700	4,567,685,700
Retained Earnings	1,287,216,262	1,676,436,035
Other Reserve	-	79,060,000
Share Premium	2,658,468,185	2,658,468,185
Total Equity	8,513,370,147	8,981,649,920
Liabilities:		
Non Current Liabilities		
Long term Financing		
- Secured	6,723,207,857	6,790,915,436
Non-Current Financial Liability	2,213,909,977	1,948,459,977
Lease liability	-	2,014,346
Deferred Tax Liability (Net)	225,643,931	201,792,856
Current Liabilities		
Borrowings - Short Term	2,890,457,253	3,533,732,489
Trade Payables	831,618,190	866,881,439
Other Financial Liabilities	754,622,800	879,435,298
Contractual liabilities	174,902,984	101,048,870
Total Equity & Liabilities	22,327,733,139	23,305,930,631

Unaudited Standalone Statement of Profit or Loss

For the Period ended Ashwin 31,2082 (Oct 17, 2025)

Particulars	Period ended Ashwin 31, 2082 (Oct 17, 2025)	Period ended Ashwin 30, 2081 (Oct 16, 2024)
Income		
Revenue from Operations	906,021,961	668,452,284
Cost of Sales	(682,401,058)	(708,382,718)
Gross Profit	223,620,903	(39,930,434)
Other Income	5,948,864	258,120
	229,569,767	(39,672,314)
Expenses		
Administrative, Selling & Distribution Expenses	(43,587,370)	(49,991,630)
Depreciation and Amortization	(171,518,476)	(171,696,499)
Profit from Operations	14,463,921	(261,360,443)
Finance Costs	(176,382,134)	(252,401,023)
Profit Before Tax	(161,918,213)	(513,761,466)
Income Tax Expense:		
Income Tax	(59,489)	(13,007)
Deferred Tax	33,956,875	-
Net Profit for the year	(128,020,827)	(513,774,473)

Note:

- The above mentioned figures are provisional only and subject to change during the statutory audit of the books of accounts.
- Previous Period's figures' have been restated, regrouped & rearranged wherever necessary.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची

(नियम २६ को उपनियम(१) सँग सम्बन्धित) आ.व. २०८२/०८३ को पहिलो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :-

क) यस संस्थाको पहिलो त्रैमासिकको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ। यस अवधिको सम्बन्ध संस्थाहरूसँग भएको कारोवारको विवरण (मु.अ.कर बाहेक) निम्न अनुसार रहेको छ :-

क्र.सं.	सम्बन्ध संस्थाहरुको नाम	खरिद रकम	विक्रि रकम
१.	सगरमाथा प्रिकाष्ट सोलुसन्स प्रा.लि		१९,३८,२५२।
२.	सगरमाथा रेडिमिक्स कंक्रीट प्रा.लि.		६६,८४,१७३।
३.	श्री पशुपति सिमेन्ट्स प्रा.लि.	२२,७०,०००।	
४.	त्रिवेणि सिन्प्याक्स प्रा.लि.	१,३५,०५,१००।	
५.	द. भिलेज प्रा.लि.	३,८६,९९२।	
६.	पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.	११,१२,३९२।	
७.	विश्वकर्मा सिमेन्ट्स प्रा.लि.		५,९८,७६,४५८
८.	मनकामना माइन्स एण्ड मिनरल्स प्रा.लि		१७,७२,३३०।
९.	गोपाल राय पुरुषोत्तमलाल ट्रेडिङ प्रा.लि.	११,१५,२३५।	

ख) प्रमुख वित्तीय अनुपातहरु :-

प्रति शेयर आम्दानी	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
(२.८०)	१८६.३८	४८८.८२	०.८३३

२. व्यवस्थापकिय विश्लेषण :

- गत भाद्र २३ र २४ गते भएको Gen Z आन्दोलन लगायतका पछिल्ला राजनैतिक घटनाहरुको कारणले उत्पन्न चुनौतिपूर्ण वातवरणको कारण व्यापार व्यवसायमा गम्भिर प्रभाव परेको छ।
- लामो समय देखि विवादित रुपमा रहेको डेडिक्टेड तथा ट्रक लाइन सम्बन्धि विवाद सम्मानित अदालत समक्ष विचाराधिन रहिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट २०८२ आश्विन १२ गते विद्युत बक्यौता रकम असुल उपर गर्ने सम्बन्धि पत्राचार भएको कारण विद्युत बक्यौता वापतको रकमले थप वित्तीय भार थप हुने अवस्था सिर्जना भएको छ।
- यस समिक्षा अवधिमा तरलता लगायत अन्य कुरा सन्तोषजनक रहेको छ।

ख) आगामी अवधीको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

- आगामी अवधिमा भौतिक संरचनाहरुको निर्माण कार्यमा पनि वृद्धि आउने हुदा सिमेन्टको मागमा वृद्धि आउने समय रहेको विगतको अनुभवबाट अनुमान गर्न सकिन्छ, सो समयमा सिमेन्टको मागमा वृद्धि आउने भएकोले विक्रि वितरणमा पनि वृद्धि आउने अपेक्षा गर्न सकिन्छ
- आगामि अवधिमा निर्यात व्यापारमा पनि सुधार आउनेमा व्यवस्थापक को पुर्ण अपेक्षा रहेको छ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा र नगद प्रवाहमा तात्त्विक असर पर्नसक्ने घटना, अवस्था आदि भएमा सोको विश्लेषणात्मक विवरण :

बैंकको व्याजमा कटौती, लागत खर्चमा सुधार तथा कोइलाको मुल्य कम हुन गएको कारण यस त्रैमासिकमा सकारात्मक प्रभाव देखिएको भएतापनि सिमेन्ट उद्योगहरुलाई समग्ररुपमा अझै सुधार गर्नुपर्ने देखिएको छ।
नगद प्रवाह लगायतका कुरालाई तत्काल तात्त्विक असर पर्न सक्ने घटना, अवस्था भन्ने पाइएको छैन।

३. कानुनी कारवाहि सम्बन्धी विवरण :-

(यस संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए सोको जानकारी)

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी

अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए जानकारी प्राप्त नभएको

(ग) कम्पनीको संस्थापक वा संचालक विरुद्ध यस अवधिमा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको।

४. संस्थाको शेयर कारोवार सम्बन्धि विवरण :-

(क) धितोपत्र बजारमा भएको यस संस्थाको शेयरको कारोवारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ।

ख) यस त्रैमासिक अवधिको शेयर सम्बन्धी कारोवार विवरण :-

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य रु.	कारोबार दिन	कारोबार शेयर संख्या
५७९।	४१९।५	४१९।५	५१	२४,५५,४७३

५. समस्या तथा चुनौतिहरु :-

- आर्थिक मन्दी
- विकास निर्माणको कार्यमा आएको ह्रास
- प्रतिस्पर्धात्मक बजारमा विक्री मुल्यमा अपेक्षा अनुसार वृद्धि गर्न नसकिने
- सिमेन्टको कच्चा पदार्थ चुनढुङा उत्खनन् अनुमतिमा धेरै समय लाग्ने
- खपतको तुलनामा सिमेन्ट उत्पादन अधिक हुनुको प्रत्यक्ष असर आम्दानीमा पर्नु
- राजनैतिक अस्थिरता

६. संस्थागत सुशासन :-

स्थागत सुशासनको लागि व्यवस्थापकीय संचालक तथा जिम्मेवार व्यक्तिहरुबाट लेखा परिक्षण समिति तथा आन्तरिक व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने, आन्तरिक लेखा परिक्षण कार्यलाई प्रभावकारी बनाउने, कारोवारलाई चुस्त दुरुस्त बनाउने र सोमा आकर्षित हुने ऐन तथा नियमहरु पालना गरि संस्था संचालन गरिएको छ।

७. सत्य तथ्य सम्बन्धमा अध्यक्षाको उद्घोष :-

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य तथा पुर्ण छन् र लगानीकर्ताहरुलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारी लुकाईएको छैन।